

[संवत् २०५१ सालको पुरस्कार 'जगदम्बा-श्री' श्री इन्द्रबहादुर राईलाई र सोही सालको 'मदन पुरस्कार' 'सही शब्द' भन्ने ग्रन्थको लागि त्यसका रचयिता कादर विसियम बर्कलाई समर्पण गर्न संवत् २०५२ साल आश्विन १३ गते रोज ६ का दिन आयोजित समारोहमा गुठीका तत्कालीन सदस्य-सचिवले गर्नुभएको धन्यवाद जापन। यो धन्यवाद जापन 'नेपाली' ट्रैमासिक अड्डे १४४ बाट उद्घृत गरिएको हो। स्मरणीय छ, संवत् २०५० सालको पुरस्कार समर्पण समारोहमा श्री धितालजी अनुपस्थित हुनुहुँदा धन्यवाद जापन श्री कनकमणि आ.टी.ले गर्नुभएको थियो। जसको चर्चा माथि 'आमुख'मा भैसकेको छ ।]

अध्यक्ष महोदय, महिला तथा सज्जनवृन्द !

'मदन पुरस्कार' एवं पुरस्कार 'जगदम्बा-श्री' स्थिर प्रकृतिका नभएर सदैव गतिशील रहने खालका पुरस्कार हुन। सुरुमा एउटा पुरस्कारको रु. ४,००० का दरले स्थापित भएको 'मदन पुरस्कार' समयानुसार बढाई गएर संवत् १९४३ देखि रु. ५०,००० को हुन आएको हो; पुरस्कार 'जगदम्बा-श्री' भने स्थापना काल (२०५५) देखि नै रु. ५०,००० को रहेको हो। नेपाली रूपैयाँको बस्तको भाउलाई उद्धिन त परै जाओस् भेष्टाउन पनि नसक्ने स्थायी पूँजीको व्याज दरले गर्दा एकातिर पुरस्कारको रकम बढाउन नसकिने र अकोंतिर आफ्नो वर्चस्व जितिसुकै ओजस्वी हिसाबले कायम रहेको भए पनि व्यावहारिक पक्षमा पुरस्कारको बजन बढाउनु बाज्ञानीय देखिएको परिस्थितिलाई महसुस गरेर मदन पुरस्कार गुठीका अध्यक्षले आफ्नो निजी कोषबाट गुठीको सम्पत्तिमा रु. १० लाख थपी आगामी वर्षदेखि ५० १५० हजार थपी त्यसै साल हु. ११९ लाख पुरस्कारको रकम' कायम गरिदिनभएको कुरा यहाहस्तलाई सुनाउन

१. त्यस बखत गुठीको प्रबन्ध समितिले आगामी वर्ष (अर्थात् संवत् २०५२ साल) देखि माथि पुरस्कारहरूको रकम रु. ११९ लाख गर्न निर्णय गरेको थियो तापनि गुठीका अध्यक्ष श्री कमलमणि दीक्षितले आफ्नो तरफबाट दुवै पुरस्कारमा रु. ५० १५० हजार थपी त्यसै साल हु. ११९ लाख पुरस्कार पुन्याङ्गित्वानुभएको थियो ('नेपाली' अड्डे १४४ पृष्ठ १७) ।"

पाउंदा बडो खुसी लागेको छ । हिजोमात्र प्रबन्ध समितिवाट उदारमना अध्यक्षलाई बधाई एं साधुवाद टक्कथाएको भए तापनि आज यस समारोहमा यहाँहरू सबैको तर्फबाट र म स्वयं आफ्नो तर्फबाट अध्यक्षज्यूलाई फेरि पनि हार्दिक धन्यवाद टक्कयाउँछु ।

पुरस्कारहरूको गतिशीलतालाई जीवन्त राख्नुवाहेकै यस अनुदानको अर्को महत्त्व के छ भने यो दस लाखले आफ्नो बाबु-आमा भनौं छोराछोरी नातिनातिना भनौं वा श्रीमती जोसुकैका नाममा राखेको भए पनि अरु दुईटा गहकिला पुरस्कारको सहजै स्थापना हुन सक्यो अथवा अर्को कुनै खोदिलो कार्यक्रम बन्न सक्यो तापनि आफूले कमाएको प्रायः सबै धनसम्पत्ति जसको अनुकम्पाबाट सञ्चित हुन आयो तिनै इष्टदेव सरहका दिवद्वगत आत्माहरूको सम्मरणमा समर्पण गरेबाट “त्वदीय वस्तु गोविन्द तुभ्यमेव समर्पय” भन्ने उक्ति सार्थक भएको मार्मिक पक्षलाई पनि बिस्तन हुन् ।

अध्यक्षज्यूले अहिले भरखर पुरस्कृत दुई भाषासेवीहरूलाई अप्रत्यासित रूपमा जो थप ५० १५० हजार रुपैयां समर्पण गरेको कुरा उल्लेख गर्नुभयो त्यो वदान्यताका लागि उहाँलाई थप ‘बोनस’ धन्यवाद टक्कथाउनु पनि अति आवश्यक ठान्दछु ।

अस्ति मात्र ने टी.भी.मा सुनिएथ्यो पुरानो भैमक्न लागेको गीत: “यसै रहेछ यहाँको चलन” । चलन के भने, ‘मदन पुरस्कार’ र साथसाथै ‘जगदम्बा-श्री’ पनि यही बेला अर्पण गर्नुपर्ने- घटस्थापना र फूलपातीको अन्तरालमा । दसैको बेला बाट्य संसारको बडादिनहैं हाप्रो बडादासै- जहान-परिवार इष्टमित्र मिलेर रमाइलो गर्ने, अदा आशीर्वाद यथोचित साटासाट गर्ने बेला यो महफिलले केही न केही अप्तेरो अवश्य पार्छ तापनि यो शुभअवसर पारी पुरस्कार समर्पण गर्ने गरी चलिआएको परम्परागतको साइतको हिसाब अप्तेरामाथि सगुनको विजय सम्मी यहाँहरू सबै जो पाल्नुभयो त्यसलाई नेपाली बाइमयको भनौं वा गोरखमय पुरस्कारद्वयप्रतिको श्रद्धा र चाख भनौं यसभन्ता पनि साहित्य जगतको प्रतिनिधित्व गर्नुभएको अवश्य छ भन्ने सम्ही हार्दिक धन्यवाद टक्कथायै भने सहजै ग्राह्य हुनेछ भन्ने दृढ विश्वास छ ।

यसपालिका दुवै पुरस्कारले पछेटा हाले-मुगालानिए । पुरस्कारको वैशिष्ट्यउपर टिप्पणी गर्नु अहिले, यस सभामा, मेरो अधिकार बाहिर परे पनि पुरस्कार बहुतै सुयोग्य तथा सत्पात्रमा पुरोको देखदा गुठीका तर्फबाट हर्ष-प्रकट गर्ने कुरा अधिकार एं कर्तव्यकै परिधित्रित पर्दछ । निष्पक्ष सेवा र श्रेष्ठ कृतिका आधारमा पाइने, नेपालको आशुनिक इतिहासमा ओजनदार, यी पुरस्कारहरू ग्रहण गर्नुहुन धेरै टाढादेखि सामल पिटाई पाल्नुभएका वरेण्य अतिथि दुवैजना ‘श्री इन्द्रबहादुर राई’ र फादर विसियम बर्कलाई मेरो आफ्नो तर्फबाट र खास गरेर गुठीका तर्फबाट हार्दिक बधाई एं धन्यवाद छ ।

पुरस्कारहरूको बर्चेनी स्थैनी अनौट गर्ने काम बडो कठिन छ । यिनको दैनिक खालको काममा संलग्न हालीहरूमा एक-दुई जनाबाहेकै मदन पुरस्कार गुठीका उपसमितिका एं

माधारण सभाका सदस्य तथा विद्वान् परीक्षकहरूको परिश्रम अन्तर्निहित छ । दृष्टअदृष्ट उहाहरू सबैलाई धन्यवाद ज्ञापन नगरे म कर्तव्यच्युत हुनेछ । यसको साथसाथै, मदन पुरस्कार गुठीमा सलग्न ठूलासाना सबै पदाधिकारीहरूलाई पनि यथोचित धन्यवाद दिनु मेरो कर्तव्य हुन आउन्छ । यस सिलसिलामा, हाम्रो समारोहको निम्नि भौतिक सुविधाको व्यवस्था मिलाउने जगदम्बा प्रेसका व्यवस्थापक श्री दिलीप पौड्याल विशेष रूपले धन्यवादका पात्र हुनुहुन्छ ।

'मदन पुरस्कार'सित चिनाजानी भएका सबैसंग स्थापनाकालदेखि सक्रिय रूपले सलग्न भएका श्री वासुदेव लुइटेल धेरै परिचित हुनुहुन्थ्यो— उहाँ कार्यालय-सचिव हुनुहुन्थ्यो । अब उहाँ अवैतनिक वरिष्ठ सल्लाहकार मात्र हुनुहुन्छ— उमेरको पनि केही हिस्सा लाग्नुपर्यो । उहाँको ठाउँमा अर्का परिचित व्यक्तित्व 'गजेन्द्रबाजे' हुनुहुन्छ गजेन्द्रनाथ रेग्मी । उहाँहरू दुवैलाई धन्यवाद छ ।

यस थलोमा पुरस्कार वितरणको व्यवस्था मिलाउने विचार किन भयो भन्ने कुरा मैले दुई वर्षअधि नै भनेको हुँ । अहिले पनि यो समागमको सुविधा-आफ्नो प्राइव उपलब्ध गराइदिएकोमा रातो बड्नला स्कूलका प्रिन्सिपल, डाइरेक्टर पनि विशेष धन्यवादका पात्र छन् ।

अन्त्यमा मलाई के लाग्छ भने, मदन पुरस्कार गुठीको आफ्नो प्रकारको सहज, सरल, सुगम विशिष्टता पनि छ— त्यो हो, 'होमली टच' घरेलुपन भएको जलपान । खाने कुराको गुण चाहेरै मात्र बताउनुपर्ने हो तापनि अनुभवको आधारमा म यहाहरूलाई विश्वास दिलाउन चाहन्छु कि जलपान स्वादिष्ट छ । यसको चाँजोपाँजो मिलाउने, गुठीकी सदस्या श्रीमती अञ्जु दीक्षित र उहाँका सहयोगीहरूलाई म यहाहरूका तरफबाट समेत अग्रिम धन्यवाद दिने धृष्टता गर्दछु ।

आज यत्तिकै हो, अध्यक्षका आज्ञाले सभाको अब यहीं विसर्जन हुन्छ । हामी सबै लागौं जलपानतिर ।